

१. श्री शङ्कर लामिछाने

/सवत २०२५ साल भाद्र ३० गतेका दिन आयोजित समारोहमा 'एब्स्ट्राक्ट चिन्तन प्याज' तथा 'नेपालको छापाखाना र पत्रकारिताको इतिहास' भन्ने ग्रन्थको लागि प्रदान गरिएको संवत् २०२४ सालको 'मदन पुरस्कार' ती ग्रन्थका रचयिताहरू कमशः श्री शङ्कर लामिछाने र श्री गीर्भबहादुर देवकोटाले यहण गरेपछि पुरस्कार प्राप्त गर्नेहरूको तर्फबाट श्री शंकर लामिछानेले व्यक्त गर्नुभएको उद्गार । यो उद्गार 'नेपाली' वैमासिक अड ३६ बाट उद्धृत गरिएको हो ।]

श्रद्धेय रानीसाहेब एवं विद्वत् मण्डली !

भन्धन, बोल्ने मान्द्ये लेख्नैन, लेख्ने मान्द्ये बोल्नैन ।" लेख्ने मान्द्ये भनेर मलाई कहर गर्ने यो उपस्थित समाजले बोल्न मलाई आह्वान गर्न्यो त्यो पनि एकजनाका निमित्त नभई दुईदुईका लागि भन्दा त अप्लधारो डबल पो हुन गएको छ- तापनि म तपाईंहरू जस्तो अग्रजको कसरी अनादर गर्न सक्छु ?

यहाँ उपस्थित महानुभावहरूमध्ये कैन्यै मेरा एकलव्य साधनाका द्वाणाचार्य गुह छन् । ती गुरुहरूलाई सर्वप्रथम म धन्यवाद अर्पण गर्न चाहन्दू कारण तिनकै प्रतिमा ममा प्रतिविम्बित भएको छ र प्रतिमा पनि उनकै प्रतिच्छाया हो । कान्द्यो भाइले गोरेटो पैलाएको खुसियाली तपाईंहरूलाई निश्चय पनि भएको होला- त्यही खुसीको अंश मेरो हो भनी म गौरवान्वित भएको छु ।

नेपालमा आजसम्म इतिहासमा व्यवसायका लागि लेख्ने राइटर हुन्ये, लेखक हुन्दैन यिए । लेखक भन्ने शब्दलाई महत्त्व प्रदान गर्ने (रिक्पिनसन) दिने र इज्जत दिने मदन पुरस्कार गुठीलाई म लेखक वर्गबाट धन्यवाद दिन चाहन्दू ।

पुरस्कारको घोषणापछि बधाई दिनेहरूमध्ये प्रायशःको जिज्ञासा यियो- कति आउँछ ? मैले तिनलाई जवाफ दिएँ- दोस्रो संस्करण किताब छापेको छ भासिनाभित्र दोस्रो संस्करणको तैयारी नै लेखकका लागि दूसो पुरस्कार हो । खास गरी यसपालि छानिएका दुवै पुस्तक नन्ह पक्किला संस्करणमै भर्ने खालका यिए । यसकारण, मृत्यु सञ्जीवनी प्रदान गर्ने ती परीक्षक (वा परीक्षकहरू)लाई मेरो बधाई

छ कारण तिनले अप्लारोमा फैलेको फर्सी त जोगाएजोगाए छाना पनि भत्कन दिएनन् ।

कहाँ, फर्सीको कुरा गर्ने पुर्णे- हुन्द्य त्यसकै चर्चा गरौँ । लेखक पनि फर्सी हो । आफैआफै पाक्तछ । उ बोट जो (टेनडिलस) का भरमा अडेको हुन्द्य त्यो उसको आर्थिक परिस्थिति हो र उ फल यस्ति मोटो बनाउने दुस्साहस गर्दछ, आड नपाएर स्वयं कुहिएर जान्द्य । त्यो नर्कटको आड यसपालि देवकोटा र लाभिष्ठानेले पाए- त्यसका लागि नर्कटलाई, अर्थात् मदन पुरस्कारलाई अनेक धन्यवाद !

तपाइईहरू भन्नुहोला बाँस नभनी मैले नर्कट किन भनें? ४,०००/- को ठाउँमा ४ लाख भइदिएको भए नर्कट निश्चय पनि बाँस हुन्थ्यो । र त्यो बाँस मरुन्जेल, अङ भरेपछि पनि लाश ओसार्न पुर्ने हुन्थ्यो- तापनि, नर्कटिया औल लार्ने यस देशमा फर्सीले नर्कटको सहायता पाउनु ठूलो सौभाग्य हो- कमसेकम उसलाई माटोले त सडाएन ! (सिद्धिचरणजी हुनुहुन्द्य ? मलाई उहाँको नर्कटमाथिको फर्सीको सम्मना आइरहेछ ! उहाँको ग्रन्तीक अङ्के रूपमा उपयोग गरेकोमा म भक्षा मारदछु !)

भक्षा त मैले धेरैसंग माग्नु छ । ती कतिपय लेखक जो पुरस्कार पाउदैनन्, वा पुरस्कार-पद्धतिभन्दा अधि नै मरे, वा स्वयं कुहिएर गले ! तिनको लागि नेपालमा कैनन जगदम्बाहरू अङ्के जन्मन बाँकी छन् ।

यसकारण मेरो अन्तिम बधाई छ रानी जगदम्बालाई, जसले नेपाली साहित्यको शब्दकोषमा लेखक शब्दको अर्को माने थपिबक्सियो ।

४ ४ ४